

सद्बोच्य अदालत, संवैधानिक इजलास
 सम्माननीय प्रधानन्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा,
 माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ
 माननीय न्यायाधीश श्री अनिल कुमार सिन्हा
 माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल
 माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.
 संक्षिप्त आदेश

विषय : उत्प्रेषण परमादेश।

०७५-WC-००३८

काठमाडौं जिल्ला बुढानिलकण्ठ न.पा. वडा नं. वस्ने अधिवक्ता सन्तोष भण्डारी १
 काठमाडौं जिल्ला टोखा न.पा. वडा नं. ९ वस्ने अधिवक्ता नवराज पाण्डे १
 काठमाडौं जिल्ला कागेथरी मनहरा न.पा. वडा नं.६ वस्ने अधिवक्ता सुजन नेपाल. १
 ललितपुर जिल्ला गोदावरी न.पा. वडा नं.१ वस्ने अधिवक्ता सुजिन्द्र सुवेदी १ निवेदक
 काठमाडौं जिल्ला काम.न.पा वडा नं.३० वस्ने अधिवक्ता विरभद्र जोशी १
 काठमाडौं जिल्ला गोकर्णेश्वर न.पा. वडा नं.९ वस्ने प्रकृति खड्का १
 कास्की जिल्ला रुपा गा.पा. वडा नं.५ वस्ने गोविन्दराज वसौला १

०७७-WC-००३९

भक्तपुर जिल्ला दधिकोट गा.वि.स. वडा नं.५ वस्ने कंचनकृष्ण न्यौपाने १ निवेदक

०७७-WC-००३२

जिल्ला झापा बाहुदर्शी गा.पा. वडा नं.५ घर भई हाल का.जि.का.म.न.पा. वडा
 नं.२९ वस्ने समूत खोरेल १

जिल्ला रुपन्देही बुटवल उ.म.न.पा. वडा नं.१६ घर भई हाल १ निवेदक

(Signature)

(Signature)

१ (a) -

(Signature)

(Signature) *(Signature)* *(Signature)* *(Signature)* *(Signature)* १
का.जि.का.म.न.पा.बडा नं. २९ बस्ने सुलभ खरेल.....

०७७-WC-००३३

रामेश्वरपुर जिल्ला साविक पुरानागाउ - ५ हाल परिवर्तित मन्थली न.पा.-१ निवासी
अधिवक्ता जोनेन्द्रराज आरण..... १ निवेदक
कालिकोट जिल्ला साविक ओदानकु - ५ हाल महावै गा.पा-३ निवासी शिक्षक
सर्पराज सिंह..... १

०७७-WC-००३४

जिल्ला बाँके नेपालगञ्ज उ.म.न.पा.बडा नं. १ घर भई हाल का.जि.का.म.न.पा.
बडा नं. ११ बस्ने अधिवक्ता शालिकराम सापकोटा..... १ निवेदक
जिल्ला चितवन भरतपुर म.न.पा.बडा नं. ७ बस्ने अधिवक्ता सरिता तिवारी..... १
जिल्ला स्याइजा गल्ल्याड न.पा.बडा नं. १ घर भई हाल ललितपुर जिल्ला
महालक्ष्मी न.पा.बडा नं. २ बस्ने अंकित अर्याल..... १

०७७-WC-००३५

काठमाडौं जिल्ला का.म.न.पा.बडा नं. ३१ बस्ने बरिए अधिवक्ता दिनेश त्रिपाठी.. १ निवेदक

०७७-WC-००३६

काठमाडौं जिल्ला का.म.न.पा.बडा नं. २९ बस्ने अधिवक्ता दीपक राई..... १
काठमाडौं जिल्ला का.म.न.पा.बडा नं. ११ बस्ने अधिवक्ता वीरेन्द्रकुमार ठाकुर..... १ निवेदक
काठमाडौं जिल्ला टोखा न.पा.बडा नं. ११ बस्ने अधिवक्ता नारायण खरेल..... १
काठमाडौं जिल्ला किर्तिपुर न.पा.बडा नं. ६ बस्ने अधिवक्ता कृष्णप्रसाद शर्मा..... १

०७७-WC-००३७

जिल्ला ललितपुर ललितपुर म.न.पा.बडा नं. १४ बस्ने जिल्ला लमजुङबाट प्रतिनिधि
सभामा निर्वाचित सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (न.क.पा) संसदीय दलका प्रमुख
सचेतक देवप्रसाद गुरुङ..... १ निवेदक

जिल्ला चितवन भरतपुर म.न.पा.बडा नं. १० बस्ने जिल्ला चितवन धोत्र नं. २ बाट
प्रतिनिधि सभामा निर्वाचित सदस्य कृष्णमत्त पोखरेल..... १

(Signature) *(Signature)* *(Signature)* *(Signature)* *(Signature)* *(Signature)*

जिल्ला काठमाडौं काठमाडौं म.न.पा. बडा नं. ३२ वस्ते प्रतिनिधि सभामा निर्वाचित
सदस्य शशी थेष्ट..... १

जिल्ला काठमाडौं काठमाडौं म.न.पा. बडा नं. ३१ वस्ते हाल प्रतिनिधि सभामा
निर्वाचित सदस्य रामकुमारी झाकी..... १

०७७-WC-००३८

*जिल्ला काठमाडौं नामार्जुन न.पा. बडा नं. २ तुलो भर याङ वस्ते अधिवक्ता अमिता
गौतम पौडेल..... १* निवेदक

ए.ए. वस्ते अधिवक्ता किर्तिनाथ शर्मा पौडेल..... १

०७७-WC-००३९

*जिल्ला दाढ़, तुलसीपुर उ.म.न.पा. १३ फुलबारी घर भई हाल का.जि.का.म.न.पा.
माइतीघर वस्ते अधिवक्ता लोकेन्द्रवहादुर ओली १* निवेदक

*जिल्ला प्याठान, प्याठान न.पा. १० घर भई हाल का.जि., का.म.न.पा. माइतीघर वस्ते
अधिवक्ता केशरजंग केसी..... १*

०७७-WC-००४०

जिल्ला सुखेत पञ्चपुरी न.पा. बडा नं. ४ वस्ते अधिवक्ता कलमवहादुर खन्ती..... १

०७७-WC-००४१

*जिल्ला काठमाडौं का.म.न.पा. बडा नं. ११ बबरमहलमा लिगल इनोभेशन एण्ड
रिसर्च सेन्टरका तंस्थापक अधिवक्ता मनिराम उपाध्याय..... १*

०७७-WC-००४२

*जिल्ला धादिङ त्रिपुरासुन्दरी गाउँपालिका बडा नं. ०४ औटीगाउँ वतन भै हाल
अधिवक्ता तुलसी सिखेंडा..... १* निवेदक

विस्तु

राष्ट्रपतिको कार्यालय, शितल निवास काठमाडौं..... १

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिहदरबार काठमाडौं..... १

10/11/2023 *संख्या ३५४*

सम्माननीय प्रधानमन्त्री थी के.पी. ओली.....

10/12/2023

सम्माननीय सभामुख श्री अग्निप्रसाद सापकोटा, प्रतिनिधि सभा संघीय संसद सचिवालय, सिंहदरवार काठमाडौं.....	9
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय सिंहदरवार काठमाडौं.....	9
रक्षा मन्त्रालय सिंहदरवार काठमाडौं.....	9
गृह मन्त्रालय सिंहदरवार काठमाडौं.....	9
निर्बाचित आयोग नेपाल, बहादुर भवन काठमाडौं.....	9

यस इजलासमा विचाराधीन रहेको प्रस्तुत विवादमा निवेदन व्यहोरा, लिखित जवाफ, निवेदकहरू तथा प्रत्यर्थीहरूका तरफबाट उपस्थित भई बहस गर्नुहोने एवं अदालतको सहयोगीको रूपमा उपस्थित हुनु भएका विद्वान् कानून व्यवसायीहरूले प्रस्तुत गर्नु भएको बहसजिकीर, बहसनोट समेतलाई दृष्टिगत रूपमा प्रस्तुत विवादको निरूपणमा मूल्यता निम्नलिखित प्रश्नमा निर्णय दिनुपर्ने देखिन आएको छ:-

१. प्रतिनिधि सभा विधटनको लागि सम्माननीय प्रधानमन्त्रीले पेश गर्नुभएको सिफारिसका आधारमा सम्माननीय राष्ट्रपतिबाट मिति २०७७।९।५ मा प्रतिनिधि सभा विधटन भएको प्रश्नमा राजनीतिक विषयबस्तु समावेश भएको भन्ने कारणले प्रस्तुत विवाद यस अदालतले न्यायनिरोपण गर्न मिल्ने प्रकृतिको हो वा होइन?
२. संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्यमान्यता तथा आफ्ने र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अन्यास बमोजिम प्रतिनिधि सभा विधटन गर्नु नेपालको संविधानसम्मत हुन्छ वा हुँदैन?
३. नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ प्रयोग गरी प्रतिनिधि सभा विधटन गर्नु संविधानसम्मत हुने हो वा होइन?
४. सम्माननीय प्रधानमन्त्रीको प्रतिनिधि सभा विधटनको सिफारिस दुराशययुक्त हु वा छैन?
५. रिट निवेदनको माँग अनुसार आदेश जारी गर्नु पर्ने वा नपर्ने के हो?

निवेदकहरूको निवेदन व्यहोरा हेर्दा सम्माननीय प्रधानमन्त्री नेपालको संविधान (यस उप्रात्ता "संविधान" मर्नी सम्बोधन गरिएको) को धारा ७६ को उपधारा (१) अन्तर्गतको

10/11/2023 *संख्या ३५४*

10/12/2023

१०७१०

१०७१०

१०७१०

प्रधानमन्त्री भएको, उक्त धारा अनुसार नियुक्त भएका प्रधानमन्त्रीले संविधानको धारा ७६(७) को अधिकार प्रयोग गर्न नसक्ने, धारा ८५ को व्यवस्थाले विघटन गर्ने अधिकार शुरूजना नगर्ने, प्रधानमन्त्रीको सुविधा वा असुविधाको आधारमा प्रतिनिधि सभा विघटन गर्ने पाउने स्वविवेकिय अधिकार यो संविधान वमोजिम प्राप्त गर्न नसक्ने, हास्ते विशिष्ट प्रकृतिको संसदीय व्यवस्था भएको मुलुकका लागि परम्परागत संसदीय व्यवस्था भएको दृष्टान्त अनुकरणीय हुन नसक्ने भएकोले संविधानमा नै नभएको अधिकार प्रयोग मुलुकको दृष्टान्त अनुकरणीय हुन नसक्ने भएकोले संविधानमा नै नभएको अधिकार प्रयोग गरी प्रतिनिधि सभा विघटन गर्ने सिफारिस गेर संवैधानिक भएको हुँदा सम्माननीय प्रधानमन्त्रीले मिति २०७७।९।५ मा प्रतिनिधि सभा विघटन गर्नुभएको सिफारिस र सो सिफारिसको आधारमा सम्माननीय राष्ट्रपतिबाट मिति २०७७।९।५ गते प्रतिनिधि सभा सिफारिसको आधारमा सम्माननीय राष्ट्रपतिबाट मिति २०७७।९।५ गते प्रतिनिधि सभा विघटन गर्ने गरी भएका सम्पूर्ण कार्यहरू नेपालको संविधानको धारा १३३ को उपधारा (२) र (३) वमोजिम उत्त्रेषणको आदेशद्वारा बदर गरी प्रतिनिधि सभाले गर्नु पर्ने कामहरू सम्पादन गर्न आवध्यक र उपयुक्त आदेश गरी पाँडि भन्ने निवेदकको माग दावी रहेको देखिन्छ।

१०७१०

१०७१०

१०७१०

प्रत्यर्थीहरू मध्यका सम्माननीय प्रधानमन्त्रीले प्रस्तुत गर्नु भएको लिखितजवाफ हेर्दा मुलुकको सार्वभौमसत्ता नेपाली जनतामा निहित रहेको, संविधानको धारा ७४ मा संसदीय शासन प्रणाली अबलम्बन गरी सो प्रणालीका विशेषतालाई स्वीकार गरीएको, प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने अधिकार संसदीय प्रणालीको अन्तर्निहित मूल्य र आधारभूत मान्यता भित्र पर्ने, धारा ८५ ले प्रतिनिधि सभाको कार्यकाल समाप्त हुनु अगावै विघटन हुनसक्ने अवस्था स्वीकार गरेको, प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटनका लागि सिफारिस गर्न नपाउने भनी संविधानले कर्तृ व्यक्त वा अव्यक्तरूपमा रोकेको अवस्था नभएको, धारा ७५ ले प्रदान गरेको कार्यकारिणी अधिकारमा यस विषयमा कुनै सीमा निर्धारण नगरिएको, धारा ७६ को उपधारा (१) वमोजिम मेरो नेतृत्वमा सरकार सञ्चालन भई रहेकोमा धारा ७६ को उपधारा (२) ले बैकल्पिक सरकार गठन हुन नसक्ने अवस्थामा प्रतिनिधि सभा विघटन हुन सक्ने परिकल्पना गरेको र प्रस्तुत विषयवस्तु राजनीतिक भएकोले अदालत प्रवेश गर्न नमिल्ने हुँदा उक्त संवैधानिक व्यवस्था संसदीय शासन प्रणालीको आधारभूत मान्यता र संसदीय प्रणाली अबलम्बन गर्ने मुलुकहरूका अभ्यास समेतका आधारमा

AC/310 *मुख्यमंत्री* *१०/८/२०५७* *४१*

प्रतिनिधि सभा विघटनको सिफारिस संविधान सम्मत भएको हुँदौ रिट निवेदन खोरेज गरी पाउ भन्ने समेत व्यहोरा उल्लोख भएको पाइन्छ ।

उपर्युक्त निवेदनहरूको माँग र लिखित जवाफहरूको जिकीरहरू लगायत नेपालको संवैधानिक व्यवस्था, प्रतिपादित नजीर तथा बाहिरका संवैधानिक अभ्यासहरू समेतका आधारमा विचार गर्दा निम्नानुसारका अवस्थाहरू देखियो—

(१) प्रत्यर्थीहरूले प्रारम्भिक रूपमै यो राजनीतिक विषयवस्तु समावेश भएको विवाद हुँदा यस अदालतबाट न्याय निरोपण योग्य होइन भन्ने प्रश्न उठाउनु भएको छ । सो तर्फ विचार गर्दा संविधानमा न्यायिक निरूपणको विषय हुँदैन भनी प्रष्ट शब्दमा अन्यथा व्यवस्था गरेको विषयका कुरामा बाहेक संविधानमा रहेका कुनै प्रावधानको प्रयोग र व्याख्या सम्बन्धी प्रश्न उठाई अदालतमा प्रवेश गरिएको अवस्थामा त्यस प्रकारका प्रश्नहरूको निरूपण गर्नु यस अदालतको कर्तव्य नै बन्दछ । केवल राजनीतिक महत्त्व वा राजनीतिक क्रियाकलाप भन्ने जस्ता कुराको आवरणमा संविधानद्वारा निर्धारित सीमा वा परिधि नाडेको भनी उठाएको प्रश्नहरूको निरूपण गर्न पन्छिने हो भने यस इजलासले संविधान प्रदत्त जिम्मेवारी पुरा नगरेको अवस्था सूजना हुन जान्छ । संविधानको धारा ७६ को उपधारा (१) र (७) र धारा ८५ प्रयोग गरी गरिएको प्रतिनिधि सभा विघटनको निर्णय संविधान सम्मत हुन्छ वा हुँदैन भन्ने जस्ता विशुद्ध संवैधानिक प्रश्नहरू प्रस्तुत विवादमा देखिएको र गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको ती विषयहरूको निरूपण नेपालको संविधानको धारा १३७ को उपधारा (३) बमोजिम यस अदालतको संवैधानिक इजलासले नै हेनुपर्ने संवैधानिक दायित्व रहेको कारण प्रस्तुत विवादका प्रश्नहरू न्यायिक निरूपण योग्य रहेको देखिदा राजनीतिक विषयवस्तु वा प्रश्न मात्र सन्त्रिहित रहेको भन्ने तर्क स्वीकार गर्न सकिएन । नेपाल अधिराज्यको संविधान, २०४७ लागू भएपछि पटक पटक प्रतिनिधि सभा विघटन भएकोमा यस अदालतबाट तत्कालिन संवैधानिक व्यवस्थाहरूको आधारमा निवेदक हरिप्रसाद नेपाल समेत वि. सम्माननीय प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला समेत (२०५१ सालको रिट नं. २३०४), अधिवक्ता सचिव भाण्डारी समेत वि. सम्माननीय प्रधानमन्त्री मन्त्रमोहन अधिकारी

जुलै१९७१

समेत (२०५२ सालको रिट नं. ३१०५), अधिकता श्यामकुमार खनी समेत वि. सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवा समेत (२०५९ सालको रिट नं. ३५४२) भएका निवेदनहरूमा विघटन सम्बन्धी विवाद अदालतबाट त्यायनिरूपण थोग्य संविधानिक एवं कानूनी प्रश्नको रूपमा स्विकार गरी सकिएको समेत कारणबाट प्रस्तुत विवादको प्रश्न यस इजलासको अधिकारक्षेत्र भित्र नै रहेको देखियो ।

- (२) संसदीय प्रणालीका आधारभूत मर्म एवं मुल्य मान्यता र सो प्रणाली अवलम्बन गर्ने विभिन्न मुलुकको अन्यासलाई आधार लिई प्रतिनिधि सभा विघटन गर्नु संविधान निवेदन हुने हो वा होइन भन्ने दोथो प्रश्नतर्फ विचार गर्दा संविधानको धारा ७४ ले सम्भत हुने छ तथा भन्ने दोथो प्रश्नतर्फ विचार गर्दा संविधानको धारा ७४ ले नेपालको शासकीय स्वरूप संसदीय शासन प्रणालीमा आधारित भएकोबाटे प्रधानमन्त्रीलाई विघटनको अन्तर्निहित अधिकार रहेको भन्ने प्रत्यर्थी सम्माननीय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को लिखितजवाफ रहेको छ । उक्त धारा ७४ ले नेपालको शासकीय स्वरूप परम्परागत संसदीय शासन प्रणालीमा मात्र सिमित नराखी “बहुलबादमा आधारित बहुलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली” हुने भन्ने उल्लेख गरेकाट ती शब्दबालीहरूलाई सम्पूर्णतामा हेर्नु पर्ने हुन्छ । फेरी यो धारा आफैमा कार्यात्मक धारा भन्ने देखिएन । संविधानको प्रस्तावनाको प्रारम्भ मै “हामी सार्वभौमसत्ता धारा भन्ने देखिएन । संविधानको प्रस्तावनाको प्रारम्भ मै “हामी सार्वभौमसत्ता हाम्पन्न नेपाली जनता” भन्ने बाक्यांशबाट शुरू भई धारा २ मा “नेपालको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहीत रहेको र यस्को प्रयोग यस सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहीत रहेको र यस्को प्रयोग यस सार्वभौमसत्ता र राजकीय सभाको गठनका सन्दर्भमा गरिएका निर्वाचन र सभा र धारा ८६ मा राष्ट्रिय सभाको गठनका सन्दर्भमा गरिएका निर्वाचन र प्रतिनिधि सभाको कुनै सदस्य पनि प्रधानमन्त्री नियुक्त हुन सक्ने व्यवस्था, धारा ९०० को उपधारा (४) को प्रतिवन्धात्मक बाक्यांशमा उल्लिखित अविधासको

५०११७

प्रस्ताव पेश गर्न नपाउने अवधि तथा धारा २९२ को संसदीय सुनुवाईको व्यवस्थाहरूलाई समग्रतामा हेदा हास्ती शासकीय स्वरूप संसदीय प्रणाली हुँदा हुँदै पनि आफ्नै अनुभवले खारिएको र आवश्यकताद्वारा अनुप्राणित विशिष्ट किसिमको छ। संसदीय प्रणालीका अन्तर्भूत विशेषताहरू भन्दा फरक ढङ्को आफ्नै हुँदै। संसदीय प्रणालीका अन्तर्भूत विशेषताहरू भन्दा फरक ढङ्को आफ्नै मौलिकताबाट धूजना गरिएका संबैधानिक व्यवस्थाहरूको संरचनाबाट अनुप्राणित रहेको हुँदा यस संविधानमा परम्परागत संसदीय शासन प्रणालीका सबै गुणहरू अड्डिकार गरेको दर्शनलाई मनन् गर्दै संसदीय शासन प्रणालीका परम्परागत मूल्य मान्यता तथा अभ्यासको कुरालाई हेरिनु बाझ्छनिय हुन्छ। परम्परागत संसदीय प्रणाली अपनाएका मुलुकहरूमा पनि संसद विघटन गर्ने कार्यलाई निरुत्साहित गर्ने तर्फ तथा उत्तरदायी सिमित सरकारको अवधारणा तर्फ उन्मुख हुँदै गएको पाइन्छ।

साविक नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ५३(४) को प्रावधान अनुसार विगतमा भएका प्रतिनिधि समा विघटन गर्ने सम्बन्धी अभ्यासहरूबाट सिकिएका पाठहरू समेत मनन् गर्दै वर्तमान संविधानका निर्माताहरूले प्रतिनिधि समा विघटन सम्बन्धी व्यवस्थालाई संविधानमा निर्शर्त रूपमा खुला छोडेको पाइदैन। संविधानमा रहेका सीमा बन्देज अनुसारको कारण आइपरेको अवस्थामा बोहेक संसदीय प्रणालीको आधारभूत मूल्य, मान्यता तथा अभ्यासको आधार ग्रहण गरी अन्य विकल्प हुँदा हुँदै कसैको इच्छा वा आत्मनिष्ठरूपमा देखेको आवश्यकताका आधारमा आवधिक चुनाव बोहेकको अवस्थामा जनतालाई समेत आर्थिक दायित्व पर्ने गरी प्रतिनिधि समा विघटन गरिनु संविधानको भर्म र उद्देश्य नहुँदा त्यस्तो कार्य संविधान सम्मत हुँदैन।

- (३) नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ वर्गोजिम प्रतिनिधि समा विघटन गर्नु संविधान अनुकूल छ वा छैन भन्ने तेश्वी प्रश्नका सम्बन्धमा विचार गर्दा सर्वप्रथम संविधानमा रहेका प्रावधानहरूको व्याख्या कसरी हुन्छ भन्ने संबैधानिक व्यवस्था तर्फ विचार गर्नु आवश्यक छ। संबैधानिक हुन्छ भन्ने संबैधानिक व्यवस्था तर्फ विचार गर्नु आवश्यक छ।
- ५०११७

व्याख्याको सम्बन्धमा फरक फरक प्रकृतिका अवधारणा, सिद्धान्त तथा विजहरुको
राय रहेको अवस्थामा सर्वप्रथम आफ्ने संवैधानिक र कानूनी व्यवस्थाको विवेचना
गर्नु आवश्यक हुन्छ । संविधानले व्याख्याको आवश्यकता पर्न सक्ने परिकल्पना
गरेके कारण धारा ३०६ को उपधारा (२) मा "विषय वा प्रसंगले अको अर्थ
नलागेमा यस संविधानमा व्यक्त भएका कुराहरुको अधीनमा रही कानूनको व्याख्या
सम्बन्धी कानूनी व्यवस्था नेपाल कानूनको व्याख्यामा लागू भए सरह यस
संविधानको व्याख्यामा पनि लागू हुनेछ" भन्ने उल्लेखनबाट कानून व्याख्या सम्बन्धी
प्रचलित कानून तथा यस अदालतबाट विभिन्न समयमा कानूनको व्याख्या सम्बन्धमा
कायम भएका नजीरहरुको आधारमा संवैधानिक व्यवस्थाको पनि व्याख्या हुनुपर्ने
प्रष्ठ छ । यस परिप्रेक्षबाट संविधानको धारा ७६ को उपधारा (१),(२),(३) र
(५) लाई दृष्टिगत गरी प्रतिनिधि सभा निर्वाचनको परिणाम घोषणा पछि प्रधानमन्त्री
नियुक्ती सम्बन्धमा पहिलो चरणमा बहुमत प्राप्त संसदीय दलको नेता स्वतः नै
सम्माननीय राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त हुने सम्बन्धमा दुविधा देखिदैन ।
सार्वभौमसत्तासम्पन्न जनता समझ आफु जनताको प्रतिनिधित्व गर्दै सरकार बनाउने
प्रतिवद्धता साथ चुनावमा आग लिई जनप्रतिनिधीको रूपमा चुनिएर जाँदा त्यस्ता
जनप्रतिनिधिहरुको दलले संसदमा बहुमत प्राप्त गरेको अवस्थामा त्यस्तो बहुमत
प्राप्त संसदीय दलको नेता चयन गरी प्रधानमन्त्री दिनु, त्यस्तो संसदीय दल र दलका
प्रत्येक निर्वाचित जनप्रतिनिधिको संवैधानिक कर्तव्य नै हुन जान्छ भने संसदीय
दलको नेताको हैसियतले नियुक्त भएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद संसदप्रति
उत्तरदायी भई तथा राज्य सचालन गर्नु संवैधानिक नैतिकताको विषय पनि हो ।
त्यस प्रकारको अवस्था नभई प्रतिनिधि सभामा कुनै दलको स्पष्ट बहुमत नरहेको
अवस्थामा अर्थात दोस्रो चरणमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा
बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई
सम्माननीय राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नु पर्ने हुन्छ । यसरी पनि प्रधानमन्त्री
नियुक्त हुने अवस्था नभएमा वा नियुक्त भएका प्रधानमन्त्रीले विश्वासको भत प्राप्त

गर्न नसकेमा तेस्रो चरणमा राष्ट्रपतिले प्रतिनिधि सभामा सबै भन्दा बढी सदस्यहरू मएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था रहेको पाइन्छ। यसरी नियुक्त प्रधानमन्त्रीले विद्यासको मत प्राप्त गर्न नसकेमा चौथो चरणमा प्रतिनिधि सभाका कुनै सदस्यले प्रतिनिधि सभामा विद्यासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त सक्ने आधार प्रस्तुत गर्नुपर्ने हुन्छ। यसरी क्रमबद्ध रूपमा धारा ७६ को उपधारा (२),(३) र (५) का गर्नुपर्ने हुन्छ। यसरी क्रमबद्ध रूपमा धारा ७६ को उपधारा (१) को प्रयोगजनार्थ संसदभित्र बहुमतप्राप्त भएको देखिने दल सिर्जना को उपधारा (१) को प्रयोगजनार्थ संसदभित्र बहुमतप्राप्त भएको देखिने दल सिर्जना गरेमा वा पछिल्लो चरणमा दुई वा सो भन्दा बढी दलहरूबाट सरकार गठन हुन गरेमा वा पछिल्लो चरणमा दुई वा सो भन्दा बढी दलहरूबाट सरकार बनाउने विकल्प सक्ने तर्हाँ समिकरण सिर्जना भएमा पनि त्यस्तो सरकार बनाउने विकल्प प्रतिनिधीसभा भित्र खोज्नु पर्ने उक्त धारा ७६ को समष्टिगत उद्देश्य र मनशाय रहेको देखिन्छ।

उक्त धारा ७६ को उपधारा (१),(२),(३) र (५) को समग्र बनोटलाई हेर्दा प्रधानमन्त्री नियुक्तिमा एक पछि अको प्रक्रिया अभ्यासगत रूपमा प्रतिनिधि सभा भित्र कियान्वयन हुँदै गई प्रधानमन्त्री नियुक्त हुन नसकेको वा विद्यासको मत प्राप्त गर्न नसकेको अवस्था सिर्जना भएमा त्यस्तो बाध्यात्मक अवस्थामा मात्र धारा ७६ को उपधारा (७) बमोजिम तत्काल बहाल रहेको प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधि सभा विघटन हुने संवैधानिक व्यवस्था रहेको देखिन्छ। यस वाहेक प्रतिनिधि सभामा कुनै दलको बहुमत रहेको र धारा ७६ को उपधारा (७) बमोजिमको सरकार बन्न सक्ने ठडकारो अवस्थामा धारा ७६ को उपधारा (७) बमोजिम प्रतिनिधि सभा विघटन हुन सक्छ वा सकैन भन्ने पनि प्रश्न पनि सृजना हुन सक्छ। प्रतिनिधि सभामा बहुमत प्राप्त दलले आफ्नो नेताको चुनाव गर्दै र हुन सक्छ। प्रतिनिधि सभामा बहुमत प्राप्त दलले आफ्नो नेताको चुनाव गर्दै र स्वतः नै नीजलाई राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त गरिन्छ भन्ने विद्यास गर्नु सामान्य समझको कुरा हो।

प्रस्तुत विवादमा प्रकट भएका वस्तुतथ्य सन्दर्भमा हेर्दा चुनाव पश्चात शुरुमा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिको कार्यालयको मिति २०७४।४।३ को नेपाल संजपत्रमा प्रकाशित

सूचना बमोजिम नेपालिको संविधानको धारा ७६ को उपधारा (२) अनुसारको सरकार गठन गर्ने प्रधानमन्त्री नियुक्त गरिएको देखिएतापनि मिति २०७५। २। ३ मा दुई पार्टी एकिकरण भई मिति २०७५। २। ५ मा सम्माननीय प्रधानमन्त्री संयुक्त संसदीय दलको नेता चुनिनु भएपछि उहाँको हैसियत धारा ७६ को उपधारा (१) बमोजिमको बहुमत प्राप्त प्रधानमन्त्रीको रूपमा परिवर्तन भएको तथ्यगत रूपमा देखिएको छ। निवेदकहरूले उहाँको हैसियत धारा ७६ को उपधारा (१) बमोजिमको प्रधानमन्त्रीको रूपमा परिवर्तन भएको बारे नेपाल राजपत्रमा सूचना प्रकाशित नभएको भन्ने प्रश्न उठाएपनि प्रस्तुत विवादमा सम्माननीय प्रधानमन्त्रीलाई आफ्नै सत्तारूढ दलका केही सदस्यहरूले असहयोग गरेको कारण प्रतिनिधि सभा विघटन गर्नु परेको भन्ने उहाँको लिखितजवाफमा रहेको र विघटनको सिफारिस गर्दा प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेताको हैसियत कायमै रहेको अवस्था हुँदा त्यसतर्फ प्रवेश गर्नु भन्दा धारा ७६ को उपधारा (१) बमोजिम हैसियत राख्ने प्रधानमन्त्रीलाई धारा ७६ को उपधारा (७) बमोजिम प्रतिनिधि सभा विघटन गर्ने अधिकार रहे नरहेको तरफ नै केन्द्रित हुनु आवस्यक देखियो। जनताले चुनाव मार्फत संसद दिन्छ संसदले नै सरकार दिन्छ भन्ने मान्यतामा संसदीय व्यवस्था चलेको हुन्छ। संविधान निर्माताले आफ्नै देशका विगतका संवैधानिक अभ्यासहरु समेतलाई मध्यनजर राखि संसदले सरकार दिन सक्ने अवस्था र विकल्प कायम रहेसम्म प्रतिनिधि सभामा बहुमत कायम रहेको संसदीय दलको नेतालाई नेपालको संविधानले धारा ७६ को उपधारा (७) मा उल्लिखित प्रावधानहरूको अभ्यास गर्नु पर्ने अवस्थाको परिकल्पना गरेको देखिदैन।

अर्कोतर्फ प्रतिनिधि सभाको कार्यकाल सम्बन्धमा संविधानको धारा ८५ को उपधारा (१) मा "यस संविधान बमोजिम अगावै विघटन भएकोमा बाहेक प्रतिनिधि सभाको कार्यकाल पाँच वर्षको हुने छ" भन्ने व्यवस्था रहेको र उक्त धारा ८५ को उपधारा (१) को सन्दर्भ धारा ७६ को उपधारा (७) मा सात्र सिमित नगरी "यस संविधान बमोजिम" भन्ने शब्दावली परेको कारण धारा ७४ मा उल्लिखित संसदीय शासन प्रणालीको आधारभूत मूल्य र मान्यता बमोजिम सम्माननीय प्रधानमन्त्रीलाई संसद विघटनको असिमित अधिकार रहेकोले प्रतिनिधि सभा विघटनको लागि धारा ८५ र ७४ आफैमा कियाशील धारा भएको भन्ने जिकीरहरु तरफ समेत विवेचना गर्नु पर्ने देखिन्छ। नाथी उल्लेख भए बमोजिम यो संविधान परम्परागत संसदीय प्रणालीको

४३७

प्रतिविम्बि नभई विगतका अनुभवहरूलाई समेत मध्यनजर रादे संविधानसभाहरुको
लामो प्रयत्न पश्चात सहमतिय आधारबाट अन्तिमता प्रदान भएको दस्तावेज रहेको र
संविधानिक सर्वोच्चतालाई अंगिकार गरेको सम्बन्धमा विवाद नहुँदा प्रतिनिधि सभा
विघटनका सम्बन्धमा संविधानमा शाविदिकरूपमा व्यक्त अवस्था परिस्थिति र
अधिकार बाहेक अव्यक्त अधिकार पनि रहेको भन्ने दावी स्विकारयोग्य देखिदैन ।
संसदले प्रधानमन्त्री दिने र संसदले दिएको प्रधानमन्त्री सोही संसदप्रति उत्तरदायी
हुने व्यवस्था धारा ७६ मा रहेबाट सिमित सरकारको अवधारणा अंगिकार गरेको
यस संविधानले प्रतिनिधि सभा विघटनको केही पूर्वावस्थालाई लिखित रूपमा राखेको
र अन्य अवधारणागत् अधिकारलाई मौन वा सुपुस रूपमा क्रियाशील राखेको
अनुमान गर्न सकिदैन । त्यसैले धारा ८५(१) मा “यस संविधान वमोजिम अगावै
विघटन भएकोमा बाहेक” भन्ने बाक्यांशले प्रतिनिधि सभा निर्बचिन पश्चात धारा ७६
को उपधारा (१), (२), (३) र (५) वमोजिम प्रधानमन्त्री नियुक्त हुन नसकेपछि प्रतिनिधि
वा नियुक्त भएका प्रधानमन्त्रीले विधासको मत प्राप्त गर्न नसकेपछि प्रतिनिधि
सभाका अरु कुनै सदस्य प्रधानमन्त्री नियुक्त हुने विकल्प समाप्त भएपश्चात धारा
७६ को उपधारा (७) वमोजिम प्रतिनिधि सभा विघटन हुने संविधानिक प्रावधान
रहेको भन्ने अर्थमा नै बुझाउछ । प्रतिनिधि सभाको कार्यकाल निर्धारण गर्ने
प्रयोजनार्थ रहेको धारा ८५ को उपधारा (१) प्रतिनिधि सभा विघटन गर्न अधिकार
सृजना गर्ने स्वतन्त्र धाराको रूपमा रहेको भन्ने तर्क स्विकार गर्न
सकिदैन । संविधानको धारा ७५ को उपधारा (१) मा नेपालको कार्यकारिणी
अधिकार यो संविधान र कानून वमोजिम मन्त्रिपरिषदमा निहित रहने र उपधारा
(२) मा यो संविधान र कानूनको अधीनमा रही नेपालको शासन सञ्चालन गर्ने
अभिभारा मन्त्रिपरिषदमा हुने व्यवस्था रहेको छ । धारा ७५ को उपधारा (२) मा
प्रयुक्त “यो संविधान र कानून को अधीनमा रही” भन्ने उल्लेखनले कार्यकारिणी
अधिकारको प्रयोग यहि संविधान र कानूनको अधीनमा रहेर गर्नुपर्ने सम्बन्धमा
विवाद हुन सक्दैन । प्रतिनिधि सभा विघटन सम्बन्धमा पनि संविधानले प्रदान
गरेको अधिकार र निधरिण गरेका सीमा बन्देजलाई अनिवार्य रूपमा पालना गरीनु
पर्दछ । लिखित संविधानको लक्ष्य सीमित सरकार हुँदै र हरेक अडको
अधिकारको सीमा रेखा संविधानले कोरेको हुँदै । संविधानबाद सम्बन्धी
अवधारणाले सरकारको शक्तिमा सीमितता, राज्यशक्तिको विभिन्न अंगमा शक्ति र

४३७

*अधिकार समेतको पृथकीकरण र जनताप्रति उत्तरदायी सरकार सचालन सम्बन्ध
मान्यतालाई आत्मसात गरेको हुन्छ। राज्यको सबै अङ्गको अधिकारको सिमारेखा
संविधानबाट ते निर्धारित गरी शक्ति सन्तुलनको पालनमा प्रभावकारी बनाउनु नै
लिखित संविधानको गुण हो।*

त्यस्तै धारा ५८ को अवशिष्ट अधिकार संघ, प्रदेश तथा स्थानीय तहको अधिकारको
बाँडफाँड सम्बन्धी प्रावधानसंग सम्बन्धित रहेको पाइन्छ। संविधानमा कुनै तहले
प्रयोग गर्ने गरी नतोकिएको विषयमा संघको अधिकार हुने व्यवस्था हुँदा प्रतिनिधि
सभा विघटन धारा ५८ को अवशिष्ट अधिकारको सन्दर्भमा प्रयोग हुने व्यवस्था
होइन। धारा ३०६ को उपधारा (१) को खण्ड (ज) मा "राज्यशक्ती" को
परिभाषामा उल्लेख भएको अवशिष्ट अधिकारले धारा ५८ लाई समेत संकेत गरेको
छ। संघ प्रदेश र स्थानीय तह दीचको अधिकारको विभाजनमा धुन्यताको अवस्था
भएमा मात्र यो धारा ५८ क्रियाशील हुने देखिन्छ। उक्त धाराहरूमा प्रतिनिधि
सभा विघटन गर्ने प्रधानमन्त्रीको अधिकार थृजना गर्ने प्रावधान नदेखिएबाट उक्त
धाराहरूको आवरणमा प्रतिनिधि सभा विघटनको सिफारिसलाई संवैधानिक रहेको
भनी पुष्टी गर्ने संविधानसम्मत आधार नदेखिएको र माथी विवेचना गरिएको कारण
र आधारहरूबाट धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभामा बहुमतप्राप्त
नेताको हैसियतमा रहनु भएका सम्माननीय प्रधानमन्त्रीलाई धारा ७६ को उपधारा
(७) को पूर्वशर्तहरू आकर्षित हुने अवस्था नै नरहने हुँदा उक्त धारा ७६ को
उपधारा (७) बमोजिम प्रतिनिधि सभा विघटनको सिफारिस गर्ने पाउने संवैधानिक
अधिकार रहेको पाइएन।

(४) अब, प्रतिनिधि सभा विघटनको सिफारिस दुराशययुक्त छ वा छैन भन्ने चौथो प्रकार
सम्बन्धमा विचार गरी जनताले चुनाव मार्फत प्रतिनिधि सभाको लागि दलहरू
मार्फत वा स्वतन्त्र सासद समेत दिईसकेको अवस्था रहेकोमा संसदले प्रधानमन्त्री
समेत दिई मन्त्रिपरिषद्को गठन भए पश्चात दलको आन्तरिक विवादको कारण
सरकार संचालन असहज भएको एवं अपेक्षा अनुसार काम गर्ने नसकेको भन्ने
लिखित जवाफहरूबाट देखिन्छ। राजनीतिक दलको आन्तरिक विवाद प्रचलित
एन र दलको विधान बमोजिम समाधान गर्नु सम्बन्धित दलका प्रत्येक सदस्यको

१०८३०

१०८३१

१०८३२

कर्तव्यको विषय भई संसदीय दलको नेता माथी विद्यासको मत यथावत रहेको च। अबिद्यास रहेको कारण संसदीय दलको नेता परिवर्तन हुने भन्ने सम्बन्धमा विधान संविधानले किटान गरेको पूर्वावस्थाको अभावमा प्रतिनिधि सभा विघटनको सिफारिस संविधान प्रतिकूल भएको माथि विवेचना भईसकेकोले यस पृष्ठम् भीमा प्रतिनिधि सभा संविधान प्रतिकूल भएको माथि विवेचना भईसकेकोले यस पृष्ठम् भीमा प्रतिनिधि सभा विघटन दुराखाययुक्त हो च। होइन भन्ने तरफ तत्काल प्रवेश गर्नु उपर्युक्त देखिएन।

४। अब, रिट निवेदनको भाँग अनुसार आदेश जारी गर्नु पर्ने च। नपर्ने के हो भन्ने पाँचौ प्रश्नका सम्बन्धमा विचार गर्दा संघीय संसदको प्रतिनिधि सभाको विघटनको लागि नेपालको संविधानले निर्दिष्ट गरेका निश्चित पूर्वावस्थाहरूको अभावमा तथा नेपालको संविधानको आधारभूत मर्म, मूल्य र मान्यता प्रतिकूल सम्माननीय प्रधानमन्त्रीले संविधानको धारा ७६ को उपधारा (१) र (७), धारा ८५ तथा संसदीय प्रणालीको संविधानको धारा ७६ को उपधारा (१) र (७), धारा ८५ तथा संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम भनी संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटनका लागि सम्माननीय राष्ट्रपति समक्ष गर्नु भएको मिति २०७७।९।५ को विघटनका लागि सम्माननीय राष्ट्रपति समक्ष गर्नु भएको मिति २०७७।९।५ को प्रतिनिधि सिफारिस तथा सो बमोजिम सम्माननीय राष्ट्रपतिवाट सोही मितिमा भएको प्रतिनिधि सभा विघटनको निर्णय, विज्ञप्ति समेतका तत्सम्बन्धी सम्पूर्ण कामकारबाहीहरू सभा विघटनको असंबैधानिक भएकोले प्रारम्भ देखि नै कानूनी प्रभाव शुन्य रहने गरी उत्तेषणको आसंबैधानिक भएकोले प्रारम्भ देखि नै कानूनी प्रभाव शुन्य रहने गरी उत्तेषणको आसंबैधानिक भएकोले बदर हुने ठहर्द। उपर्युक्त बमोजिम जारी जारीएको आदेशको असंबैधानिक भएकोले आधिवेशन आहान हुनुपर्नेमा उपर्युक्त बमोजिम प्रतिनिधि सभा महिनामित्र अको आधिवेशन आहान हुनुपर्नेमा उपर्युक्त बमोजिम प्रतिनिधि सभा असंबैधानिक विघटन भएको कारणबाट समयावधि च्यतित भएतापनि त्यस्तो विघटनको परिणामस्वरूप वैठक वस्ने मिति समेत स्वतः परिवर्तन भएको मनि यो विघटनको परिणामस्वरूप वैठक वस्ने मिति समेत स्वतः परिवर्तन भएको मनि यो अधिवेशन आदेश जारी भएको मितिले १३ (तेह) दिन मित्र प्रतिनिधि सभाको अधिवेशन बोलाई वैठकको लागि आवस्यक व्यवस्था गर्नु गराउनु भनि प्रत्यर्थीहरू मध्यका श्री राष्ट्रपतिको कार्यालय, शीतलनिवास, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय,

१०८३०

१०८३१

१०८३२

१०८३२

Jyoti *Jyoti* *Jyoti*

सिंहदरबार, सम्माननीय प्रधानमन्त्री के पी. ओली, सम्माननीय सभामूख अर्नी प्रसाद सापकोटा, प्रतिनिधि सभाका नाममा परमादेश समेत जारी गरिएको छ ।

यो आदेशको पालना तत्काल कार्यान्वयन गरिनुपर्ने प्रकृतिको रहेको र आदेशको पूर्णपाठ तैयार हुन समय लाग्ने भएकोले यो संक्षिप्त आदेश जारी गरिएको छ । आदेशको जानकारी सम्बन्धित पक्षहरूलाई तत्काल गराइदिनु ।

Jyoti *Jyoti* *Jyoti* *Jyoti* *Jyoti*

न्यायाधीश न्यायाधीश न्यायाधीश न्यायाधीश प्रधान न्यायाधीश

इति सम्वत् २०७७ साल फागुण ११ गते रोज ३ शुभम् ।